

Before you Sign

संरक्षकत्व र पहुँच

इन्टरनेटको रेडियो (पड्कास्ट) मा ' प्रवेश दर्ता गर्नु अघि ' पड्कास्टमा यहाँलाई स्वागत छ / यो पड्कास्ट अण्टारियो प्रदेशमा कानुनी अधिकारबारे तपाईंलाई राम्रो जानकारी दिन तयार पारिएको हो / आफ्नो अधिकार र दायित्व बुझ्नु भएमा क्यानाडामा तपाईंले जीवनमा असर पार्ने विकल्पहरू छात्र सक्षम हुनुहुनेछ/ यी रेडियोहरूले तपाईंको परिस्थितिको लागि कानुनी सल्लाह दिँदैन तर तपाईंको परिस्थितिमा काम लाग्ने साधारण कानुनी बिषयहरू बारे जानकारी दिन्छन भन्ने कुरा बुझ्नु जरुरी छ / आज हामी अण्टारियोमा सम्बन्ध-बिच्छेद वा जोडी छुट्टिए पछि बच्चाको संरक्षकत्व र पहुँच बारे चर्चा गर्नेछौं /

तपाईं बच्चासंग रहँदै छुट्टिनु भएमा वा सम्बन्ध-बिच्छेद गर्नु भएमा बच्चाको संरक्षकत्व कसले लिने, ऊ कोसंग कहाँ बस्ने भन्ने बारे प्रश्न उठ्न सक्छ / संरक्षकत्वको मतलब तपाईंको बच्चालाई कसरी हेरचाह गर्ने र हुर्काउने भन्ने बारे महत्वपूर्ण विकल्प रोज्ने कानुनी अधिकार पाउनु हो / उदाहरणको लागि तिनीहरू कुन बिद्यालयमा जालान, कस्तो खालको धार्मिक विश्वास र आदत अपनाउलान र तिनको स्वास्थ्यको हेरचाह बारे कस्तो निर्णय गर्ने ? संरक्षकत्वको मतलब बच्चा कोसँग रहलान भन्ने होइन / तपाईं छुट्टिएपछि वा सम्बन्ध-बिच्छेद गरेपछि बच्चा कोसँग रहने भन्ने बारे तपाईं र तपाईंको जोडीले निर्णय गर्नु पर्दछ / यसलाई तपाईंको बच्चाको आवासबारे निर्णय गर्नु भनिन्छ / बच्चालाई कहाँ रहन दिने र कसले संरक्षकत्व दिने भन्नु फरक कुरा हुन् /

उदाहरणको लागि तपाईंसंग संरक्षकत्व रहेको छ र बच्चाको बारे निर्णय गर्ने व्यक्ति तपाईं मात्र हो भने तिनीहरू तपाईंसंग वा तपाईंको जोडी साथीसित बराबर समय रहन सक्छन / अथवा तपाईंको बच्चा प्रायः जसो तपाईंसंगै रहलान तर तपाईंहरू दुबैजना बच्चाको संयुक्त संरक्षकत्वमा रही उनीहरूको पढाई, धार्मिक आदत र स्वास्थ्य हेरचाह सम्बन्धी निर्णय एक आपसको सल्लाहमा गर्न सकिन्छ / संयुक्त संरक्षकत्वको मतलब 'बराबरी समय' बिताउनु होइन /

बच्चा धेरैजसो जहाँ बस्छ त्यसलाई प्राथमिक आवास भनिन्छ / प्राथमिक आवास भन्नुको अर्थ बच्चा प्रायः वा सधैं बस्ने घर हो / आमा वा बाबुको रुपमा तपाईंमा एकलो संरक्षकत्व रहेको छ भने तपाईंको घर नै प्रायः जसो बच्चाको प्राथमिक आवास हुन्छ र धेरैजसो अवस्थामा आमा वा बाबुले भेट्न सक्छ /

बच्चाले तपाईं र तपाईंको जोडीसित बराबर समय बिताउने ठाउँलाई हिस्साको आवास भनिन्छ / यस्तो अवस्थामा एउटा घरलाई प्राथमिक र दोश्रोलाई सहायक घरको रुपमा लिन सकिन्छ /

तपाईंको बच्चा कहाँ बस्ने भन्ने बारे तपाईंहरू बीच सहमति भएमा यसलाई समझदारी पत्रमा उल्लेख गर्न सक्नु हुन्छ /

तपाईंहरू बीच सहमति नभएमा यस्ता समझदारी पत्र तयार गर्न मद्दत चाहिएमा पारिवारिक कानुन व्यवसायी जस्तो मध्यस्थकर्तासित सम्पर्क राख्न सक्नु हुन्छ/ तपाईंले अदालतमा गएर न्यायाधिशबाट निर्णय पनि गराउन सक्नुहुन्छ /

हामीलाई आशा छ कि छुट्टिए पछि वा पारपाचुके गरे पछि बच्चाहरूको संरक्षण र पहुँच बारे कानुनी जानकारी दिने राम्रो स्रोतको रुपमा यस रेडियो (पड्कास्ट) लाई पाउनु भयो होला / पारपाचुके वा छुट्टी सकेपछि संरक्षकत्व र बालबच्चासंगको पहुँच बारे प्रश्न भएमा यस बारे हाम्रो पड्कास्ट सुन्न समय दिनु होला /

Before you Sign

न्यायाधीशले बच्चा कहाँ राखे भन्ने निर्णय गर्न 'बच्चाको सर्वाधिक हित' भनिने न्यायिक परिक्षण गर्दछ / न्यायाधीशले साधारणतया: आमाबाबु छुट्टिए पछि वा पारपाचुके गरे पछि बच्चाले दुवैसित सम्बन्ध राखेको राम्रो भनी ठान्दछ /

संरक्षकत्व र पहुँच राखे मामिलामा 'बच्चाको सर्वाधिक हित' परिक्षण गर्दा निम्न प्रकारका बुँदाहरुलाई ध्यानमा राख्दछ:

- आमाबाबु र बच्चा बीचको सम्बन्ध
- आमाबाबु र बच्चा बीचको भावनात्मक गाँठो
- बच्चा कति समयसम्म स्थिर अवस्थामा बसेको थियो
- आमाबाबुले बच्चालाई हेरचाह गर्ने र हुर्काउने आ-आफ्ना योजना
- कुनैकुनै अबस्थामा, बच्चाको विचार र इच्छा बुझ्ने
- परिवारको कुनै सदस्य वा बच्चा माथि केही दुर्व्यवहार भए / नभएको

प्रायःजस्तो अवस्थामा आमाबाबु दुवैसंग समय बिताउंदा बच्चाहरुलाई फाइदा हुन्छ/ बच्चाहरुले दुवैसंग बराबर समय बिताउनु पर्छ भन्ने छैन तर यस्तो बसाई अर्थपूर्ण हुनुपर्छ/ यदि कुनै प्रकारको दुर्व्यवहार वा हिंसा वा अन्य कारण भए अदालतले पहुँचको सुपरिवेक्षण गर्ने आदेश दिन सक्दछ /

हामीलाई आशा छ कि तपाईंले यस रेडियो (पड्कास्ट) लाई बिच्छेद वा पारपाचुके पछि बच्चाहरुको संरक्षण र पहुँच बारे कानुनी जानकारी दिने राम्रो स्रोतको रूपमा पाउनु भयो होला / बिच्छेद वा पारपाचुकेबारे तपाईंको केही प्रश्न भएमा हाम्रो पड्कास्ट सुन्न समय दिनु होला /

यस बिषयमा अझै पनि तपाईंका प्रश्नहरु भए कृपया यी रेडियोहरुबारे तपाईंलाई अबगत गराउने सेवा वा संस्थामा जानु होला / तपाईंको कम्प्युटर पहुँच भएमा थप जानकारीको लागि stepstojustice.ca अथवा settlement.org मा गएर बुझ्नुहोला / तपाईंलाई कानुनी सल्लाह, सेवा वा प्रतिनिधित्व आवश्यक छ भनी पहिले नै थाहा भए कृपया लिगल एड अण्टारियो (Legal Aid Ontario) मा १-८००-६६८-८२५८ मा सम्पर्क राख्नुस / यसले ३०० भन्दा बढी भाषाहरुमा मद्दत गर्दछ र कार्यालय सोमबार देखि शुक्रबारसम्म बिहान ८:०० बजे देखि साँझ ५:०० सम्म (ई एस टि) खुल्दछ/ यो रेडियो सेवा दि ल फाउण्डेशन अण्टारियो (The Law Foundaton of Ontario) को आर्थिक सहयोगमा तयार पारिएको हो / यसमा लेखिएका सामग्रीहरुको सम्पूर्ण दायित्व वाई डब्लु सी ए (WBCA) र सेन्ट थोमस एलिन (St. Thomas Elgin) ले लिन्छ /